

# हाउजिड स्टेबलाइजेसन प्रोग्राम



यदि तपाईं सिटी अफ पिट्सबर्गमा बसोबास गर्नुहुन्छ र तपाईंलाई भाडा, युटिलिटी वा मोगेज (धितो) मा सहयोग आवश्यक पर्छ भने हाउजिड स्टेबलाइजेसन प्रोग्राम (आवास स्थिरीकरण कार्यक्रम) सम्बन्धी थप जानकारीका लागि युनाइटेड वे अफ साउथवेस्टर्न पेन्सलभेनिया (United Way of Southwestern Pennsylvania) लाई 2-1-1 मा सम्पर्क गर्नुहोस् ।

हाउजिड स्टेबलाइजेसन प्रोग्राम (Housing Stabilization Program, HSP) अस्थायी, नदोहोरिहने आवास सङ्कटको सामना गरिरहेका घरपरिवारहरूलाई एकपटक वा अल्पकालीन (3 महिनासम्म) वित्तीय सहयोग उपलब्ध गराउने आवास सङ्कट सहयोग कार्यक्रम हो ।

## एकपटकको वित्तीय सहयोगमा देहायका पर्दछन्:

- 1) घर-सर्ने सहयोग जसमा देहायका पर्न सक्नेछन्:
  - पहिलो महिनाको भाडा
  - अन्तिम महिनाको भाडा
  - सेक्युरिटी डिपोजिट (धरौटी)
  - युटिलिटी डिपोजिटहरू
- 2) भुक्तानी गर्न बाँकी रहेका युटिलिटी शुल्कहरू
- 3) भुक्तानी गर्न बाँकी रहेको भाडा
- 4) मोर्टगेजको भुक्तानी (अनिवार्य रूपमा ऐन 91 सूचना प्राप्त गरेको हुनुहुन्छ)
- 5) कानुनी शुल्कहरू

## अल्पकालीन वित्तीय सहयोगमा देहायका पर्दछन्:

- 1) भाडामा अनुदान, तीन (3) महिनाभन्दा बढी हुनुहुन्छ
- 2) घरबाट निकाल्ने प्रक्रियाभरिको कानुनी सेवाहरू
- 3) अदालतसँग सम्बन्धित कानुनी शुल्कहरू

तपाईं कार्यक्रमका लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर जाँच गर्नका लागि कृपया युनाइटेड वेलाई 211 मा सम्पर्क गर्नुहोस् । सम्पर्क जानकारी फ्लायरको पछाडि दिइएको छ ।

## योग्यतासम्बन्धी आवश्यकताहरू:

- अनिवार्य रूपमा भाडावाल वा घरधनी हुनुपर्छ
- अनिवार्य रूपमा सिटी अफ पिट्सबर्गमा बसोबास गर्नुपर्छ
- भाडावालहरू अनिवार्य रूपमा AMI को 50% मा वा सोभन्दा कममा हुनुपर्छ\*
- घरधनीहरू अनिवार्य रूपमा AMI को 80% मा वा सोभन्दा कममा हुनुपर्छ\*
- सेवा प्रदायकसँग अनिवार्य रूपमा स्थिरता योजना तयार गर्नुपर्छ

\*कृपया आयसम्बन्धी सीमाहरूका लागि चार्ट हेर्नुहोस्

घरपरिवारको आकार	भाडावालहरूका लागि अधिकतम आय	घरधनीहरूका लागि अधिकतम आय
1	\$29,050	\$46,500
2	\$33,200	\$53,150
3	\$37,350	\$59,800
4	\$41,500	\$66,400
5	\$44,850	\$71,750
6	\$48,150	\$77,050

# सहयोगका लागि आवेदन दिने



Pennsylvania | Southwest



United Way of  
Southwestern Pennsylvania

फोन कलहरू निःशुल्क तथा गोपनीय छन् । दोभाषे सेवाहरू 140 भन्दा बढी भाषाहरूमा उपलब्ध छन् ।

## फोनद्वारा:

- आफ्नो जिप कोड टाइप गरेर युनाइटेड वेलाई 898-211 मा पठाउनुहोस् ।
- आफ्नो फोनबाट 211 डायल गर्नुहोस् ।

## च्याटरूमद्वारा:

निम्न वेबसाइटको स्क्रिनको तल दायाँ कुनामा च्याट विन्डो रहेको छ: <http://pa211sw.org/>

## युनाइटेड वेको वेबसाइटमा फारामद्वारा:

युनाइटेड वेको वेबसाइट <http://pa211sw.org/> मा जानुहोस् । पेजको माथि “About us” लेखिएको लिङ्क छ । विकल्पहरूको सूची हेर्नका लागि त्यस माथि जानुहोस् । “contact us” मा क्लिक गर्नुहोस् । त्यहाँबाट, सेवाहरूका लागि प्रतिनिधिसम्म पहुँच प्राप्त गर्नका लागि तपाईंले फाराम भर्न सक्नुहुन्छ ।

युनाइटेड वे 211 दिनको 24 घण्टा, हप्ताको 7 दिन सम्पर्क गर्न मिल्नेगरी उपलब्ध छ !